



नेपाल सरकार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय
छात्रवृत्ति शाखा,

प्रकाशन मिति: २०७६।०१।०२

विषय: नेपाल संस्कृत विश्वविद्यालयबाट प्राप्त भएको स्नातक तह आयुर्वेद (BAMS) विषयको छात्रवृत्तिमा दरखास्त आह्वान गरिएको जरूरी सूचना ।

मन्त्रालयको मिति २०७६।०१।०२ को निर्णयानुसार नेपाल संस्कृत विश्वविद्यालय र सो अन्तरगतका निजी कलेजहरुबाट प्राप्त भएको स्नातक तह आयुर्वेद (BAMS) विषयको छात्रवृत्तिमा अध्ययनका लागि छात्रवृत्ति सम्बन्धी नियमावली २०६० (संसोधन सहित) बमोजिम विद्यार्थी छनौट गर्नु पर्ने भएकोले नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अध्ययन संस्थान बेलझुण्डी दाडले २०७५ सालमा सञ्चालन गरेको प्रवेश परीक्षामा उत्तीर्ण भएका ईच्छुक व्यक्तिहरुबाट दरखास्त आह्वान सम्बन्धी यो सूचना प्रकाशन गरिएको छ ।

१. दरखास्तका लागि अवश्यक न्यूनतम योग्यता

क. नेपाल संस्कृत विश्वविद्यालय, आयुर्वेद अध्ययन संस्थान बेलझुण्डी दाडले २०७५ सालमा सञ्चालन गरेको स्नातक तह (BAMS) आयुर्वेद विषयको प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएको हुनुपर्नेछ ।

ख.मन्त्रालयको मिति २०७६।०१।०२ को निर्णयानुसार विषयगत रुपमा तोकिएको सिट संख्या र दरखास्तका लागि तोकिएको समूह देहाय बमोजिम कायम गरिएको छ ।

क्र.सं	अध्ययन संस्थान तथा संकाय	विषय	जम्मा सीट संख्या	आरक्षण सहित कोटा निर्धारण				
				साधारण	महिला	जनजाती	मधेसी	दलित
१	नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थान बेलझुण्डी दाड	BAMS	१६	९	२	२	२	१

२.दरखास्तको म्याद तथा माध्यम सम्बन्धी व्यवस्था:

मिति २०७६ साल बैशाख ३ गते देखि २०७६ साल बैशाख ०९ गतेसम्म शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको छात्रवृत्ति शाखा, केशरमहलमा दरखास्त दिन सकिने छ ।

३. राजस्व सम्बन्धी व्यवस्था: आवेदकहरुले राजस्व वापतको रकम रु. १०००। (एक हजार) राष्ट्रिय वाणिज्य बैंक ठमेल शाखा वा छात्रवृत्ति शाखा केशरमहल परिसरमा रहको बैंक काउन्टरमा दाखिला गरी सोको भौचर दरखास्त आवेदनसँगै बुझाउनु पर्नेछ ।

४. दरखास्त साथ पेश गर्नुपर्ने कागजातहरु

क. साधारण समूह (General Group)

❖ पूर्णरुपमा भरिएको आवेदन फाराम

❖ राजस्व बुझाएको सक्कल भौचर

❖ नागरिकता प्रमाण पत्रको प्रतिलिपि

❖ नेपाल संस्कृत विश्वविद्यालय, केन्द्रीय आयुर्वेद विद्यापीठले २०७५ सालमा सञ्चालन गरेको स्नातक तह (BAMS) आयुर्वेद विषयको प्रवेश परीक्षाको योग्यताक्रम नम्बर

❖ दश जोड वा सो सरह उत्तीर्ण गरेको शैक्षिक योग्यताको Transcript, Character certificate/Original/Provisional certificate को प्रतिलिपि ।

❖ शैक्षिक योग्यता हासिल गरेको बोर्ड नेपाल बाहिरको भए सबै वा कुनै तहको सम्बन्धित बोर्डबाट जारी गरिएको Transcript वा मार्कसिटका साथ pass certificate/degree awarded certificate/provisional certificate र migration certificate का साथ त्रिभुवन विश्वविद्यालय पाठ्यक्रम विकास केन्द्रबाट प्रदान गरेको समकक्षताको कागजात ।

❖ SLC/SEE मार्कसिटको प्रतिलिपि

❖ नागरिकता र शैक्षिक योग्यताको प्रमाण पत्रमा नाम थर जन्ममिति फरक भएमा एउटै व्यक्ति भएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र

ख. सामुदायिक विद्यालय (Community School Group) तर्फको आरक्षण समूह:

(विपन्नताको सिफारिस सरकारी विद्यालय सम्बन्धी सिफारिस र आरक्षित समूह सम्बन्धी प्रमाण समेत ३ वटै प्रमाण पेश गर्न सक्ने उम्मेदवारका लागि मात्र)

यस समूहमा दरखास्त पेश गर्ने उम्मेदवारहरूले माथि साधारण समूह (general Group) का लागि तोकिएका कागजातका साथै निम्न कागजात समेतको सक्कल प्रति सहितको फोटोकपी पेश गर्नुपर्नेछ ।

❖ SLC/SEE उत्तीर्ण गरेको विद्यालय सामुदायिक हो भनी शिक्षा विकास तथा समन्वय ईकाइ वा स्थानीय तहले प्रदान गरेको सिफारिस पत्र ।

❖ सम्बन्धित स्थानीय तहले विपन्नताको कारण खुलाइ छात्रवृत्ति सम्बन्धी नियमावली, २०६० को अनुसूची १ अनुरूप को ढाँचामा मिति २०७६ साल बैशाख ०३ गते पछि दरखास्त फाराम भर्ने अन्तिम मिति २०७६।०१।०९ सम्ममा जारी गरेको विपन्नताको सिफारिस पत्र ।

❖ आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी निम्न निकायबाट प्रदान गरेको सिफारिस पत्र ।

आरक्षण समूह	सिफारिस गर्ने निकाय तथा व्यहोरा
विपन्नताको सिफारिस	सम्बन्धित स्थानीय तहबाट
सामुदायिक विद्यालयमा अध्ययन गरेको सिफारिस	सम्बन्धित शिक्षा विकास तथा समन्वय ईकाइ वा स्थानीय तहबाट
आरक्षित समूह सम्बन्धी प्रमाण	सम्बन्धित स्थानीय तहबाट आफू सम्बन्धित समुदायको भएको सिफारिस

ग. अन्य विद्यालय समूह (Other School Group) पूर्णरूपमा भरिएको आवेदन फाराम

यस समूहमा दरखास्त पेश गर्ने उम्मेदवारहरूले (General Group) साधारण समूहका लागि तोकिएका कागजातका साथै आफू सम्बन्धित समुदायको व्यक्ति भएको प्रमाणित हुने गरी तोकिएको निकायको सिफारिस पत्रको सक्कल प्रति र १/१ प्रति फोटोकपी पेश गर्नुपर्ने छ ।

५. योग्यताक्रम:

क. रितपूर्वक दरखास्त पेश गर्ने उम्मेदवारहरूले सम्बन्धित अध्ययन संस्थानले सञ्चालन गरेको प्रवेश परीक्षामा प्राप्त गरेको प्राप्ताङ्क तथा Rank/Merit र आरक्षण सम्बन्धी कागज प्रमाण समेतको आधारमा छात्रवृत्ति सम्बन्धी नियमावली बमोजिम नियमानुसार साधारण तथा आरक्षण समूहको योग्यताक्रम कायम गरिने छ ।

ख. विपन्नताको सिफारिस: देहाय अनुसारको ढाँचामा विपन्नताको सिफारिस मिति २०७६/०१/०३ गते देखि दरखास्त पेश गर्ने दिनसम्ममा सम्बन्धित व्यक्ति बसोबास गरेको स्थानीय तहको सिफारिस पत्रमा आधिकारिक पदाधिकारीबाट प्रमाणित भएको हुनुपर्ने छ । अन्यथा दरखास्त आरक्षण तर्फ अस्वीकृत भई साधारण तर्फ मात्र कायम हुने छ ।

अनुसूची-१ख.
(नियम १३क. को उपनियम (३) सग सम्बन्धित)

श्री शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालय,
केशरमहल, काठमाडौं ।

विषय:- विपन्नताको सिफारिस गरिएको ।

उपरोक्त सम्बन्धमा श्री को नाति/नातिनी श्री को छोरा/छोरी जिल्ला गा.पा./ न.पा./ उ.म.न.पा / म.न.पा.वडा बस्ने वर्ष को श्री/सुश्री/श्रीमती मिति देखि सम्म सामुदायिक विद्यालयमा अध्ययन गरी एस.एल.सी. उत्तीर्ण गरेका विद्यार्थी हुन् । निज कारणले विपन्न भएको देखिंदा निजलाई विपन्न व्यक्तिको लागि आरक्षित गरिएको छात्रवृत्तिको स्थानमा उम्मेदवार हुन पाउने व्यवस्था गरिदिनु हुन सिफारिस गरिएको छ ।

सिफारिस गर्नेको-

सही:

नाम:

पद:

कार्यालय:

मिति:

कार्यालयको छाप: